



आ.व ०७७/७८ को चौथो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
क्र.सं.		विवरण	लेखा परीक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परीक्षण नभएको अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा
			अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा	
१.	श्रोत (१.१ देखि १.५ सम्म)		१२१,३१८,१५७,९३२	११६,५४०,०८५,८३१
१.१	चुक्ता पूँजी		७,१९९,९७०,६६१	७,१९९,९७०,६६१
१.२	जगेडा तथा कोष		१,०१६,३४६,३१३	१,१२३,४३६,३१०
१.३	जीवन बीमा कोष		११२,५२९,९३४,१००	१०७,६१७,७२४,११३
१.४	महाविपत्ती कोष जगेडा		५८८,९०६,८५८	५९८,९५४,७४७
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी		-	-
२.	उपयोग (२.१ देखि २.६ सम्म)		१२१,३१८,१५७,९३२	११६,५४०,०८५,८३१
२.१	स्थिर सम्पत्ति (खुद)		३०८,९७२,०७९	३११,४२०,७८०
२.२	दीर्घकालिन लगानी तथा कर्जा		४८,३८१,७३३,४६४	५०,३३०,१८८,०५३
२.३	बीमालेखको धितोमा कर्जा		१९,५४६,३४२,५१८	१९,१८४,०२४,९२७
२.४	खुद चालु सम्पत्ति (३-४)		५३,०७७,२६९,६०२	४६,७११,१०४,८३७
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च		३,८४०,२६९	३,३४६,२३५
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान		-	-
		खुद चालु सम्पत्तिको विवरण		
३.	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)		६०,१९९,५४३,३९३	५१,१८२,८७२,२६४
३.१	नगद तथा बैंक मौज्दात		६४८,६६८,५८६	६११,६०८,८४३
३.२	अत्यकालिन लगानी तथा कर्जा		४९,२७७,१११,१६१	४१,९४९,९६९,८१३
३.३	अन्य सम्पत्ती		१०,२७३,७६३,६४६	८,६२१,२९३,६०८
४.	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)		७,१२२,२७३,७९१	४,४७१,७६७,४२७
४.१	चालु दायित्व		३,८३७,०२६,१९९	२,१४५,१४२,५०८
४.२	असमाप्त जोखिम बापत व्यवस्था		२८१,१२९,३४८	३३९,२२५,६४५
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		२,५५५,१८९,८२५	१,४६५,८३९,८८३
४.४	अन्य व्यवस्था		४४८,९२८,४१९	५२१,५५९,३९२
नाफा-नोक्सान हिसाव				
१.	आम्दानी (१.१ देखि १.५ सम्म)		९२९,६०३,४२७	७४६,६२६,४६५
१.१	आय व्यय हिसाबबाट सारेको		३४,८०२,६०३	(३७,१३१,९९१)
१.२	जीवन बीमा कोषबाट सारेको		-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय		७०९,२४४,९३२	५३७,७५७,४३७
१.४	व्यवस्था फिर्ता		१८५,५५५,८९३	२४६,००१,०१९
१.५	अन्य आम्दानी		-	-
२.	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८)		३९३,६५९,९९९	२३९,९५८,४२०
२.१	व्यवस्थापन खर्च		२४३,८९५,३६५	९५,०८४,१७०
२.२	अपलेखन खर्च		-	-
२.३	अन्य खर्च		-	-
२.४	नोक्सानीको लागि व्यवस्था		-	-
२.५	कर्मचारी आवास व्यवस्था		-	-
२.६	कर्मचारी बोनस व्यवस्था		६८,५७०,८०६	६५,१४८,२३४
२.७	आयकर		८१,१९३,८२८	७९,७२६,०१५
२.८	जीवन बीमा कोषमा सारेको		-	-
		खुद नाफा/नोक्सान (१-२)	५३५,९४३,४२८	५०६,६६८,०४६

*कम्पनीको बीमाक्षेत्र मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाव				
१.	आय (१.१ देखि १.७ सम्म)		४३,९२४,४३४,४६३	३४,२०७,२२४,५८३
१.१	बीमाशुल्क (खुद)		३१,९६९,३८९,४३१	२४,९५६,०६३,६५०
१.२	पुनर्बीमा कमिशन आय		२६,२७४,५७३	२८,७९६,३८४
१.३	लगानी, कर्जा तथा अन्यबाट आय		७,७७६,००३,७३७	५,४८०,८५९,९६२
१.४	बीमालेखको धितोमा कर्जाबाट आय		१,८३३,३४४,९२२	१,४७३,३४४,९१४
१.५	अन्य प्रत्यक्ष आय		३०९,९९४,००७	२५८,७३१,८८०
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		१,६१६,१४०,७९४	१,६१६,१४०,७९४
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		३९३,२८६,९९९	३९३,२८६,९९९
२.	व्यय (२.१ देखि २.१० सम्म)		१८,६८१,७१४,९०९	१३,९०३,९३३,४१३
२.१	दावी भुक्तानी (खुद)		८,७८०,४८१,२३४	७,२९७,४७४,१६०
२.२	अभिकर्ता कमिशन		३,५५६,३०८,८८९	२,८४७,६१६,४४८
२.३	स्वास्थ्य परीक्षण शुल्क		१७,४६८,९५५	१३,३०७,८३०
२.४	पुनर्बीमा कमिशन खर्च		-	-
२.५	सेवा शुल्क (खुद)		३१९,२१६,७३९	२४९,२८९,१६८
२.६	अन्य प्रत्यक्ष खर्च		३,१०२,६४०	२,४३५,९५०
२.७	व्यवस्थापन खर्च		२,१९५,०५८,२८२	८५५,७५७,५३३
२.८	आयकर		९७३,७५८,९९७	८३२,९८६,७९६
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		२,५५५,१८९,८२५	१,४६५,८३९,८८३
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था		२८१,१२९,३४८	३३९,२२५,६४५
३.	वचत (१-२)		२५,२४२,७१९,५५४	२०,३०३,२९१,१७०
३.१	जीवन बीमा कोषमा सारेको		२५,२०७,९१६,९५१	२०,३४०,४२३,१६१
३.२	नाफा नोक्सान हिसावमा सारेको		३४,८०२,६०३	(३७,१३१,९९१)

* भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत अवधि समाप्ती (Maturity Payment), आंशिक अवधि समाप्ती दावी (Survival Payment) र मृत्यु दावी (Death Claim Payment) पर्दछ । उल्लेखित रकम मध्य रु.१८.७२ करोड मुल्यु दावी (Death claim payment) बापत व्यवस्था गरिएको छ ।

अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)		१५१,६९१,८६५	१४४,६९६,९४३
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)		३२,३६९,७५६	२५,३७४,८३४
२.	कुल कायम रहेको बीमालेखको संख्या		१,३८१,४३३	१,३७०,१३६
३.	घोषित मुनाफा (बोनस) को दर (७५-७६ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७६-७७ देखि हाल सम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)		९,७१९,५३०	७,१४७,१७३
६.	कुल दावी भुक्तानी संख्यामा		४७,१३७	३९,११३
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)		२,५५५,१९०	१,४६५,८४०

ट्रष्ट्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षेत्र मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७७/०७८ को चौथो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) चौथो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाव तथा नाफा नोक्सान हिसाव सम्बन्धी मिति २०७८/०४/२९ गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

बीमाक्षेत्र मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोडदा वित्तीय अनुपातहरू फरक पर्न सक्नेछ ।

*प्रति शेयर आम्दानी : ७.४४	प्रति शेयर नेटवर्थ : १२२.३०	पि.ई. अनुपात : २५७.८०	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १.७८४	औसत प्रतिफल दर : १०.११
----------------------------	-----------------------------	-----------------------	---	------------------------





* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

कम्पनीले आ.व.२०७७/७८ को चौथो त्रैमासिक अवधि सम्ममा रु. ५३.५९ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा रु. ५३.०३ करोड मुनाफा आर्जन भएको थियो । गत वर्ष सोहि अवधिमा भएको मुनाफाको दाजोमा यस समिक्षा वर्षको मुनाफामा १.०५ प्रतिशतले बृद्धि भएको छ । सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. २५२०.७९ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु. ११,२५१.२९ करोड भएको छ ।

२) व्यवस्थापकिय विश्लेषणः

क) कम्पनीको चौथो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. ३,२३६.९८ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. २,७९२.२२ करोडको तुलनामा १७.१९ प्रतिशतले बृद्धी भएको हो । आकर्षित प्रतिफल, समयानुकूल बजार प्रवर्द्धन रणनीति, वढ्दो जनचेतना र वीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगड्दै आएको छ । कम्पनीले यस चौथो त्रैमासिक अवधिसम्ममा रु. ९.७१.९५ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले वीमितहरूको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले चौथो त्रैमासिक अवधिसम्ममा रु. ११७.२० अर्ब भरपढौं एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ९३.६५ अर्ब मा २५.१५ प्रतिशतको बृद्धि हो । कम्पनीले बीमा समितिको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । वढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बढ्दिले कम्पनीको वित्तीय क्षमता सुदृढ बनाएको छ ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बरिकरण यस अनुसार छ ।



(*बीमाक्षेत्र मूल्याङ्कन हुन बाँकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ । फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तिब्रता तथा वीमितहरूलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।

ग) कम्पनीको अनुभवबाट कम्पनीको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः

क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं ।

ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य : रु. २,२४७.००	न्यूनतम मूल्य : रु. १,९००.००	अन्तिम मूल्य : रु. १,९९१.००	कारोबार संख्या : ३,५४३,९२७ कित्ता	कारोबार दिन : ६५ दिन
-----------------------------	------------------------------	-----------------------------	-----------------------------------	----------------------

५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रूपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप ससक्त बनाउन जरुरी छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरूमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरू थपिएका छन् । कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरूलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।

६) संस्थागत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुऱ्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरूलाई समयमै लेखा परीक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रूपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ । कम्पनीले बीमा समितिद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरू कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

सन्तोष प्रसाई
प्रमुख कार्यकारी अधिकृत